

शुक्रबार, अप्रिल 24, 2020

1437 Bannock St.
Denver, CO 80202
p: 720.865.7695
Jic_news@denvergov.org

डेन्भरको सिटी र काउन्टीले कोभिड-१९ प्रतिकार्यको ताजा जानकारी (अपडेट)

डेन्भरले घर बस्ने (स्टे एट होम) आदेशको समयवधि बढायो

डेन्भर - कोभिड-19 को संक्रमणको अवस्थालाई ध्यानमा राख्दै डेन्भरले स्थानीयबासीहरूले मे महिनाको 8 तारिखसम्म घरमा नै बस्नुपर्ने निर्देशनसहितको स्वास्थ्य आदेशको समयवधि बढाउने कुरा मेयर माइकल बी. हान्ककले आज घोषणा गरेका छन् ।

"हाम्रो प्राथमिकता हाम्रो बासिन्दाहरूलाई सुरक्षित राख्नु र जीवन बचाउनु हो", मेयर हान्ककले भने । "भाइरस गइरहेको छैन र हामीले दीर्घकालीन प्रभावहरूको लागि तयार हुनुपर्नेछ । राज्यको मार्गदर्शनमा, र सचेत एवं विवेकशील हुँदै, हामी यो सुनिश्चित गर्न चाहन्छौं कि हामीसँग पर्याप्त कन्ट्याक्ट ट्रेसिङ र परीक्षण क्षमता छ, र हाम्रो बासिन्दाहरू र व्यवसाय समुदायहरू सुरक्षितरूपमा पुनः खुल्नुपर्नेछ भन्ने कुरामा मार्गदर्शन गर्न पनि हामीसँग समय रहेको छ ।"

घर बस्ने (स्टे एट होम) आदेशको विस्तारले यो सिटीलाई क्षेत्रीय स्वास्थ्य निकायहरूसँगै अघि बढ्न र व्यवसायहरू तथा सेवासुविधाहरूको लागि अझ खास निर्देशिका तथा नियमहरू तयार गर्ने कार्यलाई निरन्तरता दिन मद्दत गर्नेछ । मे 8 पछि गरिने खुलाले पनि यो सिटीलाई देहायका कार्य गर्न मद्दत गर्नेछ :

- कोभिड-१९ विरामीहरूको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ तथा निगरानी, विरामीको पूर्ण जाँचपरीक्षण र आइसोलेसन तथा क्वारेन्टाइन आदेशहरू सहितका कार्यहरू अघि बढाउने कर्मचारीहरू पहिचान गरी तालिम दिने दिलाउने
- दैनिक १००० जनाको परीक्षण गर्ने लक्ष्यसाथ परीक्षणलाई विस्तार तथा सुधार गर्ने
- थप तथा राम्रो व्यक्तिगत सुरक्षा सामाग्रीहरू (पीपीई) सुरक्षित/खरिद गर्ने
- अत्युत्तम स्वास्थ्य अभ्यासहरूको अवलम्बन गर्दै पुनः खुला गर्नको लागि निर्देशिका तथा नीतिहरूको सम्बन्धमा यस सिटी र व्यवसायहरूबीचको छलफल तथा संचारलाई बढाउँदै लैजाने
- जनस्वास्थ्य तथा वातावरण विभागको रणनीतिहरूको साथै व्यवसायहरूको आफ्नै नीतिहरू अनुरूप पुनः खुला गर्नको लागि तयारी गर्ने अवसरहरू व्यवसायहरूलाई प्रदान गर्ने

सिटीले विभिन्न क्षेत्रहरू पुनः खोल्नको लागि तयारी गर्दैछ, र यसको लागि डेन्भर सिटी महान्यायधिवक्ता कार्यालयले यस अन्तर्गत रहेको प्रतिकार्य दललाई सक्रिय बनाएको छ । यदि सर्वसाधारणहरूसँग सिटीको कोभिड-19 प्रतिबन्ध वा स्रोतहरूको बारेमा कुनै प्रश्न भए कृपया 311 मा फोन गर्नुहोला वा CAOResponseTeam@denvergov.org इमेल पठाउनुहोला ।

यस सिटीको महान्यायाधिवक्ताको कार्यालयको प्रतिकार्य दलले सर्वसाधारणलाई कानुनी परामर्श दिन सक्दैन, तर यसले आफ्नो क्षमता र अधिकारसम्म रहेर मार्गदर्शन प्रदान गर्नेछ ।

###